

एकीकृत आर्थिक संकेत तथा वर्गीकरण र व्याख्या, २०७४

(तेश्रो परिमार्जन)

श्री अर्थ मन्त्रालयको राय /सुझाव सहितको सहमतिका आधारमा एकीकृत आर्थिक संकेत तथा वर्गीकरण र व्याख्या २०७४ (दोश्रो परिमार्जन) मा तपसिल बमोजिमका आर्थिक संकेतहरू थप गरी तेश्रो परिमार्जन तयार गरिएको छ ।

खण्ड एकको दफा १.७ प्राप्ति / भुक्तानीको तरिका (Mode of Receipt/Payment)मा परिमार्जन:-

सि नं.	प्राप्ति / भुक्तानीको तरिका (Mode of Receipt/Payment)	अनुदानको संकेत	प्रयोग हुने तह		
			संघ	प्रदेश	स्थानीय तह
१	नगद(आन्तरिक स्रोत)	०१	✓	✓	✓
	नगद (आन्तरिक श्रोत)	०१	✓	✓	✓
	नगद (आन्तरिक ऋण)	०२	✓	✓	✓
	राजस्व बाँडफाँट	०३		✓	✓
२	आन्तरिक अनुदान	१०			
	समानिकरण अनुदान	११		✓	✓
	सशर्त अनुदान	१२		✓	✓
	समपुरक अनुदान	१३		✓	✓
	विशेष अनुदान	१४		✓	✓
	सोझै भुक्तानी	१५		✓	✓
	वस्तुगत सहायता	१६		✓	✓
	अन्य अनुदान (जनसहभागिता समेत)	१७	✓	✓	✓
३	वैदेशिक अनुदान	३०			
	नगद अनुदान	३१	✓	✓	✓
	सोझै भुक्तानी अनुदान	३२	✓	✓	✓
	सोधर्भना अनुदान	३३	✓	✓	✓
	वस्तुगत सहायता	३४	✓	✓	✓
४	वैदेशिक ऋण	४०			
	नगद ऋण	४१	✓	✓	✓
	सोझै भुक्तानी ऋण	४२	✓	✓	✓
	सोधर्भना हुने ऋण	४३	✓	✓	✓

Ministry of Finance
Central Bank of Nepal
Mahalaxmi Paribharak

खण्ड एकको दफा १.८ बजेटको सेवा तथा कार्यगत वर्गीकरणमा परिमार्जन:-

सरकारको बजेटको उपयोगिताको क्षेत्र र सोबाट पर्ने प्रभाव विश्लेषणका लागि देहाय बमोजिम COFOG मा आधारित कार्यगत वर्गीकरण क्रियाकलापको तहमा Mapping गर्नु पर्दछः

<u>संकेत</u>	<u>कार्यगत वर्गीकरणको नाम</u>
७०१	सामान्य सार्वजनिक सेवा
७०११	कार्यकारी र विधायिकाको निकाय आर्थिक तथा वित्तिय र वैदेशिक मामिला
७०१२	बाह्य आर्थिक सहायता
७०१३	सामान्य सेवा
७०१४	आधारभूत अनुसन्धान
७०१५	सामान्य सार्वजनिक सेवामा अनुसन्धान तथा विकास
७०१६	सामान्य सेवा - अन्यत्र वर्गीकृत नभएको
७०१७	सार्वजनिक ऋण कारोबार
७०१८	विभिन्न तहका सरकारहरु बीच हुने सामान्य प्रकृतिको हस्तान्तरण
७०२	रक्षा
७०२१	सैनिक सुरक्षा
७०२२	नागरिक सुरक्षा
७०२३	वैदेशिक सैनिक सहयोग
७०२४	रक्षा, अनुसन्धान तथा विकास
७०२५	रक्षा - अन्यत्र वर्गीकृत नभएको
७०३	सार्वजनिक शान्ति सुरक्षा
७०३१	प्रहरी सेवा
७०३२	अग्नी नियन्त्रण सेवा
७०३३	न्यायालय
७०३४	कारागार
७०३५	सार्वजनिक शान्ति सुरक्षामा अनुसन्धान तथा विकास
७०३६	सार्वजनिक शान्ति सुरक्षा - अन्यत्र वर्गीकृत नभएको
७०४	आर्थिक मामिला
७०४१	सामान्य आर्थिक, व्यापारिक र श्रम मामिला
७०४२	कृषि, वन, मत्स्यपालन तथा शिकार
७०४३	इन्धन तथा ऊर्जा
७०४४	खानी, उत्पादन तथा निर्माण
७०४५	यातायात
७०४६	संचार
७०४७	अन्य उद्योगहरु

महालखा प्राचक

- ७०४८ अनुसन्धान तथा विकास - आर्थिक मामिला
 ७०४९ आर्थिक मामिला - अन्यत्र वर्गीकृत नभएको
 ७०५० वातावरण संरक्षण
- ७०५१ फोहोर मैला व्यवस्थापन
 ७०५२ ढल व्यवस्थापन
 ७०५३ प्रदुषण न्यूनिकरण
 ७०५४ जैविक विविधता र भू-संरक्षण
 ७०५५ अनुसन्धान तथा विकास पर्यावरण संरक्षण
 ७०५६ वातावरण संरक्षण - अन्यत्र वर्गीकृत नभएको
- ७०६० आवास तथा सामुदायिक सुविधा
- ७०६१ आवास विकास
 ७०६२ सामुदायिक विकास
 ७०६३ खानेपानी
 ७०६४ सडक विद्युतीकरण
 ७०६५ अनुसन्धान तथा विकास - आवास तथा सामुदायिक सुविधा
 ७०६६ आवास तथा सामुदायिक सुविधा - अन्यत्र उल्लेख नभएको
- ७०७० स्वास्थ्य
- ७०७१ औषधी उत्पादन, उपकरण तथा औजार
 ७०७२ वहिरङ्ग सेवा
 ७०७३ अस्पताल सेवा
 ७०७४ जनस्वास्थ्य सेवा
 ७०७५ स्वास्थ्य क्षेत्रको अनुसन्धान तथा विकास
 ७०७६ स्वास्थ्य - अन्यत्र वर्गीकृत नभएको
- ७०८० मनोरंजन, संस्कृति तथा धर्म
- ७०८१ मनोरंजनात्मक र खेलकुद सेवाहरु
 ७०८२ सांस्कृतिक सेवा
 ७०८३ प्रसारण तथा प्रकाशन सेवा
 ७०८४ धार्मिक तथा अन्य सामुदायिक सेवा
 ७०८५ मनोरञ्जन संस्कृति तथा धर्ममा अनुसन्धान तथा विकास
 ७०८६ मनोरंजन, संस्कृति र धर्म - अन्यत्र वर्गीकृत नभएको
- ७०९० शिक्षा
- ७०९१ पूर्व प्राथमिक र प्राथमिक शिक्षा
 ७०९२ माध्यमिक शिक्षा
 ७०९४ उच्च शिक्षा
 ७०९५ तहमा वर्गीकृत नहुने शिक्षा (अनौपचारिक शिक्षा)
 ७०९६ शिक्षाको लागि सहायक सेवाहरु

C
मदालेखो पराद्यक

- ७०९७ शिक्षा अनुसन्धान विकास
 ७०९८ शिक्षा- अन्यत्र वर्गीकृत नभएको
 ७१० सामाजिक सुरक्षा
 ७१०१ अशक्त तथा बिरामी
 ७१०२ जेष्ठ नागरिक
 ७१०३ असहाय व्यक्तिहरूलाई राज्यद्वारा प्रदान गरिने सहायता
 ७१०४ परिवार र शिशु कल्याण
 ७१०५ बेरोजगार
 ७१०६ आवास
 ७१०७ सामाजिक असमावेशी
 ७१०८ सामाजिक सुरक्षा - अनुसन्धान तथा विकास
 ७१०९ सामाजिक सुरक्षा - अन्यत्र वर्गीकृत नभएको

महिलासंघ नियन्त्रक
 महिलासंघ प्राविक

खण्ड दुईको दफा २.१ राजस्व संकेत तथा वर्गीकरण र व्याख्यामा परिमार्जनः

खर्च संकेत	खर्च आधार शीर्षक, मूल शीर्षक, शीर्षक तथा उपशीर्षक	पुरानो संकेत	व्याख्या	प्रयोग हुने तह			कैफियत
				संघ	प्रदेश	स्था नीय	
११११४	कृषि आयमा लाग्ने कर	११११४	कृषि आयमा लाग्ने कर यसमा पर्दछ।		v		१११३६ मा कायम गरिएको
११११५	आकस्मिक लाभ कर		कुनै व्यक्तिले जुवा, चिट्ठा, बाजी, उपहार, दान, अपुताली, सुराकी, पुरस्कार लगायतका आकस्मिक लाभकास्तोतबाट प्राप्त आयमा लाग्ने कर यसमा पर्दछ।	v			नयाँ थप गरिएको।
११११९	एकलौटी व्यवसायको आयमा लाग्ने अन्य कर		माथि उल्लेखित शीर्षकहरूमा नपरेका यस अन्तर्गत पर्ने अन्य करहरू यसमा पर्दछ।	v			नयाँ थप गरिएको।
१११२६	आकस्मिक लाभ कर		कुनै निकायले चिट्ठा, उपहार, दान, अपुताली, पुरस्कार लगायतका आकस्मिक लाभबाट प्राप्त भएको आयमा लाग्ने कर यसमा पर्दछ।	v			नयाँ थप गरिएको।
१११२९	निकायको आयमा लाग्ने अन्य कर		माथि उल्लेखित शीर्षकहरूमा नपरेका यस अन्तर्गत पर्ने अन्य करहरू यसमा पर्दछ।	v			नयाँ थप गरिएको।
१११३०	आय, मुनाफा तथा पुँजीगत लाभमा लाग्ने अन्यकर	१११३०	सम्पत्ति, बहाल तथा पट्टा, व्याज, लाभांश लगानी सम्बन्धी माथि उल्लिखित शीर्षक १११११ देखि १११२५ भित्र परेका बाहेक अन्य आयमा लाग्ने कर यसमा पर्दछ। यो शीर्षकमा रकम जम्मा गर्न मिल्दैन।	v	v		व्याख्या मिलाइएको
१११३१	सम्पत्ति, बहाल तथा पट्टा वापतको आयमा लाग्ने कर	१११३१	घर जग्गा भाडा वा लिजमा दिई प्राप्त गरेको आयमा लाग्ने कर तथा सवारी साधन तथा अन्य अचल सम्पत्ति बहाल वा पट्टा वा दीर्घकालीन करारमादिए वापतको आयमा लाग्ने कर यसमा पर्दछ।	v			व्याख्या मिलाइएको
हेटेको	आकस्मिक लाभ कर	१११३५	जुवा, चिट्ठा, बाजी, उपहार, दान, अपुताली, सुराकी, पुरस्कार लगायतका आकस्मिक लाभकास्तोतबाट प्राप्त आयमा लाग्ने कर यसमा पर्दछ।	v			११११५ र १११२६ मा रखिएकोले यहाँबाट हटाइएको।
१११३६	कृषि आयमा लाग्ने कर	११११४	कृषि व्यवसायमा लाग्ने कर यसमा पर्दछ		v		११११४ बाट यहाँ कायम गरिएको।
११२००	पारिश्रमिक तथा ज्यालामा आधारित कर	११२००	पारिश्रमिक तथा ज्यालामा आधारित भएर लगाइने करहरू यसमा पद्धन। यो मूल शीर्षकमा रकम जम्मा गर्न मिल्दैन।	v			व्याख्या मिलाइएको
११२१०	पारिश्रमिक तथा ज्यालामा आधारित सामाजिक सुरक्षा कर	११२१०	पारिश्रमिक तथा ज्यालामा आधारित सामाजिक सुरक्षा कर यसमा पर्दछ। यो शीर्षकमा रकम जम्मा गर्न मिल्दैन।	v			व्याख्या मिलाइएको
११२११	पारिश्रमिक तथा ज्यालामा आधारित सामाजिक सुरक्षा कर	११२११	कुनै प्राकृतिक व्यक्तिले रोजगारीबाट प्राप्त गरेको तलव, ज्याला, मजदुरी, पारिश्रमिक, भत्ता एवं सुविधा, अवकाश भुक्तानी, रोजगारीका सम्बन्धमा गरिएका अन्य भुक्तानी, अध्ययन, अध्यापन आदि विभिन्न स्रोतबाट हुने समग्र आयमा एकमुष्टरूपमा	v			व्याख्या मिलाइएको



			तोकिएबमोजिम लिईने सामाजिक सुरक्षा कर यसमा पर्दछ ।			
११३१३	सम्पत्ति कर	११३१३	व्यक्ति वा संस्थाको भवन, जग्गा, अस्थायी/स्थायी टहरा लगायतका भौतिक संरचनाको मूल्याकनको आधारमा लाग्ने कर यसमा पर्दछन् ।		✓	शीर्षको विवरण र व्याख्या मिलाइएको
११३१७	घर बहाल कर	११३२१	स्थानीय तहको क्षेत्रभित्र रहेका स्थायी संरचनाहरू (जस्तै घर, गोदाम, कम्प्लेस आदि) भाडामा लगाउदा प्राप्त आयमा लाग्ने कर यसमा पर्दछ ।		✓	११३२१ बाट यहाँ कायम गरिएको ।
११३१८	बहाल विटौरी कर	११३२२	स्थानीयतहको क्षेत्र भित्रका घर, पसल, ग्यारेज, गोदाम, टहरा, सेड, कारखाना, जग्गा वा पोखरीको बहालमा लगाउदा संकलन गरिने बहाल करको रकम, तथा स्थानीय तहले निर्माण, रेखदेख वा संचालन गरेको हाट बजार, सार्वजनिक स्थल, ऐलानी जग्गा वा बाटोको छेउमा थाप्न दिएका अस्थायी पसलहरूबाट संकलन गरिने बहाल विटौरी कर रकम यसमा पर्दछ ।		✓	११३२२ बाट यहाँ कायम गरिएको ।
११३१९	अन्य अचल सम्पत्तीमा लाग्ने अन्य कर		११३११ देखि ११३१९ सम्म नपरेका अन्य अचल सम्पत्तीमा लाग्ने कर यसमा पर्दछन् ।	✓	✓	नयाँ थप गरिएको ।
११३२०	खुद सम्पत्तिमा लाग्ने कर	११३२०	यसमा चल अचल सम्पत्तीमा उक्त सम्पत्तीबाट सृजित दायित्व घटाई खुद सम्पत्तीमा लाग्ने कर पर्दछ । यो शीर्षकमा रकम जम्मा गर्न मिल्दैन ।	✓		व्याख्या मिलाइएको
हटेको	घरबहाल कर	११३२१	स्थानीयतहको क्षेत्रभित्र रहेका स्थायी संरचनाहरू(जस्तै घर, गोदाम, कम्प्लेस आदि) भाडामा लगाउदा प्राप्त आयमा लाग्ने कर यसमा पर्दछ ।		✓	यहाँ बाट हटाई ११३१७ मा कायम गरिएको ।
हटेको	बहाल विटौरी कर	११३२२	स्थानीयतहको क्षेत्र भित्रका घर, पसल, ग्यारेज, गोदाम, टहरा, सेड, कारखाना, जग्गा वा पोखरीको बहालमा लगाउदा संकलन गरिने बहाल करको रकम, तथा स्थानीय तहले निर्माण, रेखदेख वा संचालनगरेको हाट बजार, सार्वजनिक स्थल, ऐलानी जग्गा वा बाटोको छेउमा थाप्न दिएका अस्थायी पसलहरूबाट संकलन गरिने बहाल विटौरी कर रकम यसमा पर्दछ ।		✓	यहाँ बाट हटाई ११३१८ मा कायम गरिएको ।
११३२३	खुद सम्पत्तीमा लाग्ने कर		कुल सम्पत्तीमा उक्त सम्पत्तीबाट सृजित दायित्व घटाई खुद आउने मूल्यमा लाग्ने कर यसमा पर्दछ ।	✓		नयाँ थप गरिएको ।
११३५०	पूँजिगत सम्पत्तिमा आकस्मिक रूपमा लाग्ने कर	११३५०	सम्पत्तीको पनुर्वितरण गर्दा, आकस्मिक खर्चको लागि श्रोत जुटाउँदा र सम्पत्तीको फरक प्रयोजनका लागि उपयोग गर्न दिँदा लाग्ने कर यसमा पर्दछ । यो शीर्षकमा रकम जम्मा गर्न मिल्दैन ।	✓		शीर्षक र व्याख्या मिलाइएको
११३५१	अपवादका रूपमा लाग्ने कर	११३५१	सम्पत्तीको पनुर्वितरण गर्दा, विशेष अवस्थामा आकस्मिक खर्चको लागि श्रोत जुटाउँदा र सम्पत्तीको साविक प्रयोजन भन्दा फरक प्रयोजनका लागि उपयोग गर्न दिँदा (जस्तै कृषि भूमिलाई आवास क्षेत्रमा रूपान्तरण गर्दा) लाग्ने कर यसमा	✓		शीर्षक र व्याख्या परिवर्तन गरिएको

			पर्दछ ।				
११४००	वस्तु तथा सेवामा लाग्ने कर	११४००	यसमा वस्तु तथा सेवाको उत्पादन, आयात, बिक्री, वितरण, पट्टा, दुवानी, खपत, पूँजी निर्माण तथा हस्तान्तरण एवं अन्य कारोबारमा लाग्ने कर पर्दछ । यो मूल शीर्षकमा रकम जम्मा गर्न मिल्दैन ।	✓	✓	✓	व्याख्या मिलाइएको
११४१०	वस्तु तथा सेवामा लाग्ने सामान्य कर	११४१०	वस्तु तथा सेवाको कारोबारमा आधारित मूल्य अभिवृद्धि कर यस अन्तर्गत पर्दछन् । यो शीर्षकमा रकम जम्मा गर्न मिल्दैन ।	✓	✓	✓	शीर्षकको विवरण र व्याख्या मिलाइएको
११४११	मूल्य अभिवृद्धि कर	११४११	३३३११ देखि ३३३१७ का शीर्षकमा संकलन भएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट बाँडफाँड भई प्राप्त भएको मूल्य अभिवृद्धि करको रकम यसमा पर्दछ ।	✓	✓	✓	व्याख्या मिलाइएको
११४२१	बाँडफाँड भई प्राप्त हुने अन्तःशुल्क	११४२१	३३३३१ देखि ३३३३४ सम्मका शीर्षकमा संकलित राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट बाँडफाँड भई प्राप्त भएको अन्तःशुल्कको रकम यसमा पर्दछ ।	✓	✓	✓	व्याख्या मिलाइएको
११४२३	स्वास्थ्य जोखिम कर स्वदेशी उत्पादन	११४२३	स्वदेशमा उत्पादन हुने चुरोट विडी सिंगार खाने सुर्ती खैनी गुटका पान मसला तथा मदिराजन्य पदार्थ आदिबाट संझलन हुने स्वास्थ्य जोखिम कर यस शीर्षकमा पर्दछ ।	✓			व्याख्या मिलाइएको
११४२४	स्वास्थ्य जोखिम कर बैदेशीक उत्पादन	११४२४	विदेशबाट पैठारी हुने चुरोट विडी सिंगार खाने सुर्ती खैनी गुटका पान मसला तथा मदिराजन्य पदार्थ आदिबाट संझलन हुने स्वास्थ्य जोखिम कर यस शीर्षकमा पर्दछ ।	✓			व्याख्या मिलाइएको
११४४५	विद्युतिय सेवा कर (Digital service tax)		गैर बासिन्दा व्यक्तिले नेपालका उपभोक्तालाई उपलब्ध गराएको विज्ञापन सेवा, चलचित्र, तथ्याङ्क, डाउनलोड, क्लाउड, गेमिङ, मोवाईल एप, इन्टरनेट तथा सफ्टवेयर अध्यावधिक, शिक्षा तथा परामर्श सेवा लगायतका विद्युतिय सेवाको कारोबार मूल्यमा लगाईने कर यसमा पर्दछ ।	✓			नयाँ थप गरिएको ।
११४५०	पूर्वाधारको उपयोग, वस्तु प्रयोगको अनुमती तथा कुनै कार्य सञ्चालन गर्न अनुमति दिँदा लाग्ने कर यसमा पर्दछ । यो शीर्षकमा रकम जम्मा गर्न मिल्दैन ।	११४५०	पूर्वाधार सेवाको उपयोग, वस्तु प्रयोगको अनुमती तथा कार्यसञ्चालन गर्न अनुमति दिँदा लाग्ने कर यसमा पर्दछ । यो शीर्षकमा रकम जम्मा गर्न मिल्दैन ।	✓	✓	✓	शीर्षक तथा व्याख्या मिलाइएको ।
११४५२	वस्तुको उपयोग तथा उपयोगको अनुमतिमा लाग्ने अन्य करको रकम यसमा पर्दछ । तथा शहरी सडक एवं तोकिएका अन्य पूर्वाधार सेवाको उपयोग गरे वापत तोकिएबमोजिम	११४५२	वस्तुको उपयोग तथा उपयोगको अनुमतिमा लाग्ने अन्य करको रकम यसमा पर्दछ । तथा शहरी सडक एवं तोकिएका अन्य पूर्वाधार सेवाको उपयोग गरे वापत तोकिएबमोजिम	✓	✓	✓	व्याख्या मिलाइएको

महालेखां परावक

			लाग्ने कर यसमा पर्दछ । यसमा पूर्वाधार मर्मत तथा सम्भार प्रयोजनका लागि उठाइने शुल्क समेत समावेश हुन्छ । क) व्यवसायिक तथा पेशागत अनुमति पत्र ख) प्रदुषण कर ग) रेडियो तथा टेलिभिजन इजाजत घ) घरपरिवार अनुमति तथा इजाजतपत्र ड) वस्तुको उपयोगमा लाग्ने अन्य कर			
११४६०	वस्तु तथा सेवामा लाग्ने अन्य कर		पेट्रोल, रयास, कोईला, मार्वल, चुनढुङ्गा तथा अन्य खनिज उत्खनन गरिसकेपछि परिमाणको आधारमा लाग्ने कर यसमा समावेश हुन्छ ।	✓		व्याख्या मिलाइएको
११४६१	वस्तु तथा सेवामा लाग्ने अन्य कर	११४६१	पेट्रोल, रयास, कोईला, मार्वल, चुनढुङ्गा तथा अन्य खनिज उत्खनन गरिसकेपछि परिमाणको आधारमा लाग्ने कर यसमा समावेश हुन्छ ।	✓		व्याख्या मिलाइएको
११५१०	भंसार महसुल तथा आयातमा लाग्ने कर	११५१०	भन्सार महसुल तथा आयातमा लाग्ने कर वापत्को रकम यसमा पर्दछ । यो शीर्षकमा रकम जम्मा गर्न मिल्दैन ।	✓		शीर्षकको विवरण र व्याख्या मिलाइएको
१३०००	अनुदान	१३०००	बैदेशीक सरकार, अन्तर्राष्ट्रिय संघ संस्था तथा अन्तर सरकारबाट प्राप्त अनुदान यसमा पर्दछ । यो आधार शीर्षकमा रकम जम्मा गर्न मिल्दैन ।	✓	✓	व्याख्या मिलाइएको
१३३१०	अन्तरसरकारी चालु अनुदान	१३३१०	सरकारका अन्य तहबाट आन्तरिक रूपमा प्राप्त हुने चालु अनुदान यसमा पर्दछन् । यो शीर्षकमा रकम जम्मा गर्न मिल्दैन ।		✓	शीर्षक मिलाइएको ।
१३३११	समानीकरण अनुदान	१३३११	नेपाल सरकारबाट प्रदेश सरकार तथा स्थानीय तह र प्रदेश सरकारबाट स्थानीय तहलेप्राप्त गर्ने समानिकरण चालु अनुदान यसमा पर्दछ ।		✓	व्याख्या मिलाइएको
१३३१२	शर्स्त अनुदान चालु	१३३१२	नेपाल सरकारबाट प्रदेश सरकार तथा स्थानीय तह र प्रदेश सरकारबाट स्थानीय तहले प्राप्त गर्नेसर्त चालु अनुदान यसमा पर्दछ ।		✓	व्याख्या मिलाइएको
१३३१३	विषेश अनुदान चालु	१३३१४	विशेषउद्देश्य वा प्रयोजनका लागिनेपाल सरकारबाट प्रदेश सरकार तथा स्थानीय तह र प्रदेश सरकारबाट स्थानीय तहले प्राप्त गर्ने विशेष चालु अनुदान यसमा पर्दछ ।		✓	व्याख्या मिलाएर सारेको
१३३१४	समपुरक अनुदान चालु	१३३१६	नेपाल सरकारबाट प्रदेश सरकार तथा स्थानीय तह र प्रदेश सरकारबाट स्थानीय तहले साझेदारीमा सञ्चालन हुने आयोजनाका लागिप्राप्त गर्नेसमपुरक चालु अनुदान यसमा पर्दछ ।		✓	व्याख्या मिलाएर सारेको
१३३१५	अन्य अनुदान चालु	१३३१८	एउटा प्रदेश सरकारले अर्को प्रदेश सरकारलाई, एउटा स्थानीय तहले अर्को स्थानीय तहलाईअन्य प्रकारको अनुदान प्राप्त भएमा		✓	व्याख्या मिलाएर सारेको

महाक्षेत्र परिवक

			त्यस्तो रकम यसमा समावेश गरिन्छ ।				
१३३२०	अन्तर सरकारी पुँजीगत अनुदान		सरकारका अन्य तहबाट आन्तरिक रूपमा प्राप्त हुने पुँजीगत अनुदान यसमा पर्दछन् । यो शीर्षकमा रकम जम्मा गर्न मिल्दैन ।	v	v	नयाँ थप गरेको	
१३३२१	शसर्त अनुदान पूँजीगत	१३३१३	नेपाल सरकारबाट प्रदेश सरकार तथा स्थानीय तह र प्रदेश सरकारबाट स्थानीय तहले प्राप्त गर्नेसर्तपुँजीगत अनुदान यसमा पर्दछ ।	v	v	व्याख्या मिलाएर सारेको	
१३३२२	विषेश अनुदान पूँजीगत	१३३१५	विशेषउद्देश्य वा प्रयोजनका लागिनेपाल सरकारबाट प्रदेश सरकार तथा स्थानीय तह र प्रदेश सरकारबाट स्थानीय तहले प्राप्त गर्ने विशेष पुँजीगत अनुदान यसमा पर्दछ ।	v	v	व्याख्या मिलाएर सारेको	
१३३२३	सम्पुरक अनुदान पूँजीगत	१३३१७	नेपाल सरकारबाट प्रदेश सरकार तथा स्थानीय तह र प्रदेश सरकारबाट स्थानीय तहले साझेदारीमा सञ्चालन हुने आयोजनाका लागि प्राप्त गर्नेसम्पुरकपुँजीगत अनुदान यसमा पर्दछ ।	v	v	व्याख्या मिलाएर सारेको	
१३३२४	अन्य अनुदान पूँजीगत	१३३१९	एउटा प्रदेश सरकारले अर्को प्रदेश सरकारलाई, एउटा स्थानीय तहले अर्को स्थानीय तहलाई अन्य प्रकारको पुँजीगत अनुदान प्राप्त भएमात्यस्तो रकमयसमा समावेश गरिन्छ ।	v	v	व्याख्या मिलाएर सारेको	
१४०००	अन्य राजस्व	१४०००	माथि उल्लेख भए बाहेक सम्पत्तीबाट प्राप्त आय, वस्तु तथा सेवा विक्रीबाट प्राप्त आय र दण्ड जरिवाना जफत, अनुदान बाहेकका अन्य हस्तान्तरण र विविध राजध यसमा पर्दछ । यो आधार शीर्षकमा रकम जम्मा गर्न मिल्दैन ।	v	v	व्याख्या मिलाइएको	
१४१००	सम्पत्तिबाट प्राप्त आय	१४१००	वित्तीय सम्पत्ती तथा प्राकृतिक श्रोतबाट प्राप्त हुने व्याज, लाभांश, भाडा, रोयलटी, प्रत्यक्ष वैदेशिक लगानीबाट प्राप्त हुने आय यसमा पर्दछ । यो आधार शीर्षकमा रकम जम्मा गर्न मिल्दैन ।	v	v	व्याख्या मिलाइएको	C






खण्ड दुईको दफा २.२ चालु खर्च संकेत तथा वर्गीकरण र व्याख्यामा परिमार्जन:-

खर्च संकेत	खर्च आधार शीर्षक, मूल शीर्षक, शीर्षक तथा उपशीर्षक	पुरानो संकेत	व्याख्या	प्रयोग हुने तह			कैफियत
				संघ	प्रदेश	स्थानीय	
२२५२३	विशेष कार्यक्रम खर्च		यसमा परीक्षा सञ्चालन खर्च, निर्वाचन सञ्चालन खर्च, मानव अधिकार संरक्षणका कार्यक्रममा हुने खर्च लगायतका यस्तै विशेष प्रकृतिका कार्यक्रमका लागि भएका खर्चहर समावेश गरिन्छ । तर सम्बन्धित खर्च शीर्षकसँग सम्बन्धित खर्च सोही खर्च शीर्षकमा समावेश गर्नु पर्दछ ।	v	v	v	नयाँ थप गरिएको ।
२६३३६	ससर्त अनुदान पुँजीगत		यसमा निश्चित प्रयोजनका लागि कार्य वा सर्त तोकी एक तहको सरकारबाट अर्को तहको सरकारलाई प्रदान गर्ने सर्त सहितको पुँजीगत प्रकृतिको अनुदान रकम समावेश गरिन्छ ।	v	v	v	नयाँ थप गरिएको ।
२६३३७	विषेश अनुदान पुँजीगत		यसमा एक तहको सरकारले अर्को तहको सरकारलाई विषेश कार्य वा प्रयोजनका लागि त्यस्तो कार्य सम्पादन गर्नु पर्ने कारण सहित उपलब्ध गराउने पुँजीगत प्रकृतिको विषेश अनुदान बापतको रकम समावेश गरिन्छ ।	v	v	v	नयाँ थप गरिएको ।
२६३३९	अन्य अनुदान	२६३३५	माथि उल्लेखित शीर्षकहरुमा नपरेका अनुदान रकम यसमा समावेश गर्न्छ ।	v	v	v	व्याख्या मिलाई सारेको
२८२१३	जरिवाना तथा क्षतिपूर्ति		यसमा सरकारले कानुन बमोजिम तथा न्यायिक निर्णय बमोजिम तिरुपर्ने जरिवाना तथा क्षतिपूर्ति बापतको रकम समावेश गरिन्छ ।	v	v	v	नयाँ थप गरिएको ।

तर्जुमा गर्ने:-

नाम: हरिप्रसाद मैनाली

पद: महालेखा नियन्त्रक

दस्तखत:

नेपाल सरकार
भैलेखा नियन्त्रक कार्यालय
भैलेखा, काठमाडौं

स्वीकृत गर्ने:-

नाम: टंकमणि शर्मा, दंगाल

पद: माननीय महालेखापरीक्षक

दस्तखत:

20-6-1991